

सी.बी.आर. कार्यक्रम कार्यान्वयन गर्नको लागि संस्था छनौट सम्बन्धी मापदण्ड, २०७१

सी.बी.आर. निर्देशिका पुस्तिका-२०६८ अनुसार ७५ जिल्लामा सञ्चालित सी.बी.आर.कार्यक्रमको उद्देश्य पूरा गर्न तथा जिल्लामा कार्यक्रम प्रभावकारी तथा सुचारुरूपमा संचालन गर्न यस मन्त्रालयले सी.बी.आर. कार्यक्रम संचालन गर्ने संस्थाको निष्पक्ष छनौट गर्नको लागि यो मापदण्ड तयार गरी जारी गरिएको छ ।

१.संस्था छनौटका प्रक्रिया तथा मापदण्डहरू:

१.१. प्रत्येक जिल्लामा महिला बालबालिका कार्यालयको अगुवाईमा सी.बी.आर. निर्देशिका पुस्तिका-२०६८ अनुसार जिल्ला सी.बी.आर.समन्वय तथा अनुगमन समिति गठन गरिने उल्लेख छ (निर्देशिकाको ३.४.७. अनुसारको सी.बी.आर. प्रतिनिधि सदस्य बाहेक) । उक्त समितिका सदस्यहरूबाट ३ जना र १ जना महिला तथा बालबालिका कार्यालयको लेखा शाखा हेर्ने कर्मचारीसमेत रहने गरी ४ सदस्यीय सी .बी. आर. कार्यक्रम संचालन गर्ने संस्थाको छनौट समिति गठन गर्नुपर्नेछ । उक्त छनौट समितिले प्रक्रिया पूरा गरी छनौट गरिएको आधारसमेत खुलाएर संस्था छनौटको निर्णयको लागि जिल्ला सी.बी.आर.समन्वय तथा अनुगमन समितिमा सिफारिससहित पेश गर्नेछ । जिल्ला समन्वय समितिले औपचारिक निर्णय गरी छनौट भएको संस्थालाई जानकारी गराउनु पर्नेछ ।

१.२. जिल्ला छनौट समितिको बैठकबाट निर्णय गरी जिल्ला सी .बी. आर. कार्यक्रम संचालन गर्ने संस्था छनौटका लागि सम्बन्धित निकायहरू तथा जिल्लास्थित महिला तथा बालबालिका कार्यालयको सूचना पाटीमा कम्तीमा १५ दिनको दरखास्त दिने म्याद राखी सार्वजनिक सूचना टाँस गरी जानकारी गराउनु पर्नेछ । सार्वजनिक सूचनामा संस्था छनौटका आधार र दरखास्तसँगै पेश गर्नुपर्ने कागजपत्रको बारेमा सो सूचनामा उल्लेख गर्नु पर्नेछ ।

१.३. छनौट समितिले मूल्याङ्कनका आधार र सोको अङ्कभार जिल्ला समन्वय समितिबाट सूचना प्रकाशित गर्नुभन्दा अगाडि नै स्वीकृत गराइ राख्नुपर्नेछ । संस्था छनौट गर्नका लागि विभिन्न संस्थाहरूबाट प्राप्त दरखास्त र पेश गरेका दस्तावेजहरू आवश्यक छानबिन गरी सूचनामा उल्लेखित मूल्याङ्कनका आधारमा अङ्कभार राखी मूल्याङ्कन गर्नुपर्ने र सबभन्दा बढी प्राप्ताङ्क ल्याउनेलाई समितिले छनौटको लागि सिफारिस गर्ने तथा दोस्रो उच्च प्राप्ताङ्क ल्याउनेलाई वैकल्पिकमा सिफारिस गर्नु पर्नेछ । उक्त छनौट समितिको सिफारिसका आधारमा जिल्ला सी.बी.आर.समन्वय तथा अनुगमन समितिले सी.बी.आर.कार्यक्रम संचालन गर्ने संस्था छनौटको निर्णय गर्नेछ ।

१.४. छनौट भएको सी.बी.आर.कार्यक्रम संचालन गर्ने संस्थाले हरेक वर्ष निर्देशिकाको प्रावधान बमोजिम स्थानीय आवश्यकताअनुसार सी.बी.आर. कार्यक्रम तथा बजेट जिल्ला सी.बी.आर.समन्वय तथा अनुगमन समितिमा पेश गर्नेछ र सो बैठकबाट निर्णय भएबमोजिम कार्यान्वयन गर्नेछ । उक्त संस्थाले सी.बी.आर.समन्वय तथा अनुगमन समितिको बैठकमा कार्य प्रगतीबारे लिखित प्रतिवेदन पेश गर्नुपर्नेछ ।

२. सी.बी.आर. कार्यक्रम सञ्चालन गर्ने संस्था छनौटका आधारहरू

क. अनिवार्यरूपमा पेश गर्नुपर्ने कागजातहरू

- जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रमाणपत्र,
- नवीकरण गरिएको कागजात,
- प्रत्येक आ.व.मा लेखापरीक्षण प्रतिवेदन,
- संस्थाको विधानमा अपाङ्गताको क्षेत्रमा कार्य गर्ने प्रावधान भएको ।

२.२. संस्था छनौटका लागि मूल्यांकन गर्ने आधारहरू

- अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था ।
- विगतमा सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव :
 - (क) १ वर्ष भन्दा कम
 - (ख) १ वर्ष - ३ वर्ष
 - (ग) ३ वर्ष देखि माथि
- संस्थामा कार्यरत तलबी कर्मचारी सङ्ख्या :
 - (क) १-५ जना
 - (ख) ५ देखि माथि
- भौतिक पूर्वाधारको अवस्था :
 - (क) आफ्नै कार्यालय कम्पाउण्ड समेत
 - (ख) कार्यालय मात्र
 - (ग) टेलिफोन, फर्निचर, कम्प्युटर, इन्टरनेट आदि ।
- संस्थाका आर्थिक तथा प्रशासनिक विनियमावली,
- जिल्ला समन्वय समितिले निर्धारण गरे बमोजिमका अन्य आधारहरू ।

३. संस्था छनौट प्रक्रियामा दरखास्तसँगै बुझाउनुपर्ने कागजपत्र तथा दस्तावेजहरू

- ३.१ अपाङ्गता क्षेत्रमा काम गरेको अनुभव सम्बन्धी कागजातहरू ।
- ३.२. संस्था दर्ता नवीकरण, विधान, प्रशासनिक र आर्थिक विनियमावलीको छायाँ कपी
- ३.३. गत वर्षको बार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन ।
- ३.४. संस्थाको भौतिक पूर्वाधारको अवस्था दर्साउने कागजातहरू ।